

## यस गरिमामय छैठौं नगर सभाका सभा अध्यक्षज्यू,

युगौ युग देखि नेपाल एक स्वाधीन र सार्वभौमसत्ता सम्पन्न मुलुकको रूपमा रहिआएको छ । हाम्रो वर्तमान जटिल एवं चुनौतिपूर्ण भएतापनि विगत गौरवपूर्ण छ र हाम्रो भविष्य उज्ज्वल र सम्भावना युक्त छ । विभिन्न कालखण्डहरूमा नेपाली जनताले गरेका बलिदानीपूर्ण जनआन्दोलन, जनयुद्ध, मधेश आन्दोलन लगायत अन्य सबै आन्दोलनबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान घोषणा भई जनताले संवैधानिक रूपमा परिवर्तनको अनुभूति गरिरहेका छन् । अहिले हामी विश्व महामारी कोभिड-१९ को दोश्रो लहरबाट प्रभावित भई चुनौती पूर्ण समयको सामना गर्दै अघि बढिरहेका छौ । सम्पूर्ण विश्वको अर्थतन्त्रमा नकारात्मक प्रभाव देखिएको अवस्थामा गौशाला नगरपालिका पनि यस परिस्थितिबाट अक्षुण्ण नरहेको पनि सर्वबिदितै छ । यस जटिल परिस्थितिमा आम नगरवासीको जन स्वास्थ्यको रक्षा लगायत विकास निर्माणको कार्य अघि बढाउनु साथै अर्थतन्त्रलाई समेत असल दिशा तिर उन्मुख गराई आर्थिक विकासलाई कायमै राख्ने कार्य जटिल र चुनौतिपूर्ण अवश्य छ ।

आजको यस गौरवपूर्ण अवसरमा जनआन्दोलन, मधेश आन्दोलन लगायत अन्य पटक पटक आन्दोलनबाट आफ्नो जीवन उत्सर्ग गर्नुहुने ज्ञात अज्ञात शहीदहरू प्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु । यस नगरको राजनीतिक सामाजिक परिवर्तनमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने अग्रजहरूप्रति आभार प्रकट गर्दछु ।

## सभा अध्यक्षज्यू,

राजनैतिक आन्दोलनबाट प्राप्त सबै खाले अधिकारलाई नेपालको संविधानले संस्थागत गरी सकेको यस महत्वपूर्ण घडीमा अब हामी गौशाला नगरबासीका आवश्यकता, चाहाना र भावनालाई केन्द्रविन्दुमा राख्दै गौशाला नगरपालिकाको नीति कार्यक्रमहरूलाई व्यवस्थित एवं मर्यादित रूपमा अगाडि बढाउन जरुरी भएकोले **“गौशाला नगर: स्वच्छ, सुन्दर, समुन्नत नगर”** को नारालाई व्यवहारीक रूपमा साकार पार्नको लागि हामीले तयार पार्ने र कार्यान्वयनमा लैजाने कार्यक्रमहरू त्यसै तर्फ केन्द्रित हुने गरी तयार पारिएका नीति कार्यक्रम अनुसारको बजेट व्यवस्था गरिएको अनुरोध साथ यस गरिमामय सभा समक्ष आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्न उभिएको छु र अनुमति चाहन्छु ।

## सभा अध्यक्ष ज्यू,

गौशाला नगरपालिकाको आ. व. २०७८/०७९ को अनुमानित बजेट यस गरिमामय छैठौं नगरसभा समक्ष पेश गर्न पाउदा मलाई खुशी लागेको छ ।

प्रस्तुत बजेट तर्जुमा गर्न मार्ग निर्देशन गर्नु हुने नगर प्रमुख ज्यू, प्रमुख अतिथि ज्यू लगायत सम्पूर्ण पदाधिकारी ज्युहरू, सम्पूर्ण राजनितिक दलका पदाधिकारी ज्युहरू, निजि क्षेत्र तथा विकास साझेदार सस्थाका महानुभावहरू, वडा अध्यक्ष ज्युहरू, नगर कार्यपालिका सदस्य ज्युहरू, विभिन्न समितिका संयोजक ज्युहरू, नगर सभाका सदस्य ज्युहरू, राष्ट्र सेवक कर्मचारीहरू, बुद्धिजिविहरू, नगरको समुन्नत विकासमा टेवा पुर्याउनु हुने नगरवासीहरू सबैलाई हार्दिक आभार प्रकट गर्दछु ।

गौशाला नगरपालिका  
नगर कार्यपालिका को कार्यालय  
गौशाला, महोत्तरी  
पदसं. नं. २, नेपाल  
२०७८

*(Handwritten signature)*

सभा अध्यक्षज्यू,

आर्थिक बर्ष २०७८/०७९ को लागि आय तर्फ निम्न बमोजिमको बजेट अनुमान गरेको छु:-

संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान १६ करोड ९९ लाख, संघीय राजस्व बाडँफाडँ तर्फ १२ करोड ६ लाख ५६ हजार, संघीय सर्शत तर्फ २६ करोड ४७ लाख, संघीय समपुरक अनुदान १ करोड ४ लाख, प्रदेश सरकारको अनुदान तर्फ वित्तीय समानिकरण अनुदान १ करोड २० लाख ६१ हजार, विशेष अनुदान ३० लाख, समपूरक अनुदान २० लाख, राजस्व बाडफाड १ करोड ३५ लाख ९२ हजार ६ सय ७, आन्तरिक आय तर्फ ५ करोड ७६ लाख ५१ हजार, अल्या रकम १३ करोड, सामाजिक सुरक्षा तर्फ १४ करोड ५० लाख गरी कुल रकम रु. ९२ करोड ८९ लाख ६० हजार ६ सय ७ को आय अनुमान गरेको छु ।

यसै गरी आर्थिक बर्ष २०७८/०७९ को लागि व्यय तर्फ निम्न बमोजिमको बजेट अनुमान गरेको छु:-

वित्तीय समानीकरण अनुदान र आन्तरिक आर्य तर्फको पूँजीगत खर्चमा २९ करोड ८८ लाख ६० हजार ६ सय ७ , संघिय सर्शत अनुदान तर्फ २६ करोड ४७ लाख, चालु तर्फ २० करोड ५० लाख ५० हजार, संघीय समपुरक अनुदान १ करोड ४ लाख, प्रदेश विशेष अनुदान ३० लाख, प्रदेश समपुरक २० लाख, सामाजिक सुरक्षा तर्फ १४ करोड ५० लाख गरि कुल रकम रु. ९२ करोड ८९ लाख ६० हजार ६ सय ७ को व्यव अनुमान गरेको छु ।

अन्त्यमा, नगरको विकास र सम्बृद्धिमा निरन्तर सद्भाव र सहयोग पुर्याउने आम नागरिक, करदाता, नगरको हित र समुन्नतीमा लागि परेका सबै विकास साझेदार, सरकारी, गैर सरकारी सामुदायिक संस्थाहरु प्रति हार्दिक आभार व्यक्त गर्दै यस बजेटको सफल कार्यान्वयनमा सबैको खुल्ला हृदयबाट सहयोगको अपेक्षा गरेको छु ।

**धन्यवाद ! जय गौशला !!!**

गौशला नगरपालिका  
नगर कार्यपालिका को कार्यालय  
गौशला, महोत्तरी  
प्रदेश नं. २, नेपाल  
२०७८

*(Handwritten signature)*

गौशाला नगरपालिकाको आ. व. २०७८/०७९ को संक्षिप्त बजेट अनुमान

विवरण	आन्तरिक स्रोत	राजस्व बाँडफाँडबाट प्राप्त हुने रकम	वित्तीय समानीकरण अनुदान	सशर्त अनुदान	बिशेष / सम्पूरक अनुदान	कूल बजेट
संघ	-	१२,०६,५६,०००	१६,९९,००,०००	२६,४७,००,०००	१,०४,००,०००	५६,५६,५६,०००
प्रदेश	-	१,३५,९२,६०७	१,२०,६९,०००	-	५०,००,०००	३०६,५३,६०७
आ. श्रोत	५,७६,५९,०००	-	-	-	-	५,७६,५९,०००
अ. ल्या.	१३,००,००,०००	-	-	-	-	१३,००,००,०००
सा. सु.						१४,५०,००,०००
जम्मा	१८,७६,५९,०००	१३,४२,४८,६०७	१८,१९,६९,०००	२६,४७,००,०००	१,५४,००,०००	९२,८९,६०,६०७

गौशाला नगरपालिका  
नगर कार्यपालिकाको कार्यालय  
गौशाला, महोत्तरी  
पदसं. नं. २, नेपाल  
२०७८

*(Handwritten signature)*